

२०७४ साल चैत १२ गते सोमबारकादिन बसेको मन्त्रिपरिषद् बैठकबाट भएका निर्णयको मुख्य व्यहोरा निम्नबमोजिम छन :

१. नेपालको संविधानको धारा ९५ को उपधारा (२) बमोजिम संवत् २०७४ साल चैत १५ गते बिहीबारका दिन १६.०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुन सम्माननीय राष्ट्रपतिज्यूलाई अनुरोध गर्ने ।
२. विषयको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय— सम्माननीय प्रधानमन्त्रीज्यूको जनसम्पर्क सल्लाहकारमा श्री अच्युत प्रसाद मैनाली, बारा र प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल, सप्तरी (हाल काठमाडौं) लाई नियुक्त गर्ने ।
३. अर्थ मन्त्रालय—
  - क) आ-आफ्नो क्षेत्राधिकार भित्रका प्राकृतिक व्यक्तिले आर्जन गर्ने घर वहाल आयमा लाग्ने घर वहाल कर नेपालको संविधान, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र प्रचलित कानूनको अधिनमा रहि सम्बन्धित स्थानीय तहहरूले संकलन गर्ने र आन्तरिक राजस्व कार्यालयहरूले भाडा वापतको आयमा आयकर संकलन नगर्ने ।
  - ख) स्थानीय तहलाई घर वहाल कर तिरेका प्राकृतिक व्यक्तिहरूले आर्जन गरेको घर वहाल आयमा संघीय सरकारलाई तिर्न बुझाउन पर्ने चालु आर्थिक वर्षको आयकर आर्थिक ऐन, २०७४ को दफा १९ बमोजिम छुट दिने ।
  - ग) यस व्यवस्था पछि घर वहाल कर स्थानीय तहले संकलन गर्ने हुँदा गत विगत वर्षको लगतसमेत करदाताको स्थायी ठेगाना रहेको स्थानीय तहमा आन्तरिक राजस्व कार्यालयले हस्तान्तरण गर्ने ।
  - घ) घर वहाल कर संकलन गर्ने निकायबाटै त्यस्तो कर तिर्नेको आय प्रमाणित गर्ने ।
४. ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय— रानी जमरा कुलरिया सिंचाइ आयोजनाको नहर तथा अन्य संरचनाहरू निर्माणका लागि आवश्यक पर्ने कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा नं० ६ र ८ स्थित करिब ४५ हेक्टर जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गर्ने ।
५. ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय— राजपत्राङ्कित प्रथम श्रेणी पदमा राम काजी थापालाई बढुवा नियुक्ति गर्ने ।
६. खानेपानी मन्त्रालय— राजपत्राङ्कित प्रथम श्रेणी पदमा सूर्यराज कडेललाई नियुक्ति गर्ने ।
७. गृह मन्त्रालय - कपिलवस्तु जिल्ला वाणगंगा न.पा. ४ मा स्थानीय तह निर्वाचनको क्रममा घाइते भएकादेहायका व्यक्तिहरूको लागेको उपचार खर्चका लागि आर्थिक सहायता उपलब्ध गराउने ।

तपसिल:

क्र.सं.	नामथर	ठेगाना	रकम
१.	लाल बहादुर चौधरी	कपिलबस्तु वाणगंगा न.पा. ४	रु. ३९,९४८।-
२.	विजेश चौधरी	कपिलबस्तु वाणगंगा न.पा. ४	रु. ५१,७९१।-
३.	शुशिला गुरुड खड्का	कपिलबस्तु वाणगंगा न.पा. ४	रु. ३७९०४।-
४.	गोपाल गुरुड (भुपाल गुरुड)	कपिलबस्तु वाणगंगा न.पा. ४	रु. ४५९२५।-